

साकेला गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यहरूको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन ऐन, २०८२

पन्ध्रौँ गाउँ सभाबाट स्वीकृत मिति: २०८२ असार १० गते

विनियोजन ऐन, २०८२



साकेला गाउँपालिका

गाउँ कार्यपालकाको कार्यालय

मानेभन्ज्याङ, खोटाङ ।

कोशी प्रदेश, नेपाल

साकेला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२

प्रस्तावना:

साकेला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८ को सेवा र कार्यहरूको लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम साकेला गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:- (१) यस ऐनको नाम: साकेला गाउँपालिकाको विनियोजन ऐन, २०८२ रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार:- (१) आर्थिक वर्ष २०८२/०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा प्रवाह र कार्यहरूका निमित्त अनुसूची -१ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थापन खर्च रकम समेत गरी जम्मा रकम रु ३९,३०,३९,६५९।- (अक्षरेपी उनन्चालिस करोड तीस लाख उनन्चालिस हजार छ सय उनन्साठी रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन:- (१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त साकेला गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा प्रवाह र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा प्रवाह र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले वचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

४. योजनामा स्वतः बजेट रहने र चालु आर्थिक वर्षमा खर्च भई बाँकी रहने बजेट सम्बन्धी विशेष व्यवस्था; चालु आर्थिक वर्षमा सम्झौता भई पेशकी समेत भुक्तानी भइसकेका र विशेष कारणले योजना सम्पन्न नभई भुक्तानी हुन नसकेका, कार्यविधि मापदण्डको अभावमा कार्यान्वयन गर्न नसकिएका योजनाहरूको विषयमा जुन शीर्षकमा बजेट विनियोजन भई फरफारक हुन बाँकी रहेको हो सोही योजना स्वतः कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने तथा चालु आर्थिक वर्ष २०८१/८२ मा चालु पूँजिगत तर्फका विभिन्न योजनाको कार्यान्वयन पश्चात बाँकी हुन आउने रकम तथा प्रशासनिक खर्च भई बाँकी हुन आउने रकम मध्ये आगामी



१

आर्थिक वर्षको लागि तय गरिएको सिलिङमा राखिएको अघिल्लो वर्षको मौज्दात भन्दा वढी हुन आउने रकम सामाजिक, साँस्कृतिक, आर्थिक तथा पूर्वाधार विकास विशेष कार्यक्रममा खर्च गर्न बाधा पर्ने छैन ।

५. विषयगत बजेट कार्यान्वयन:- वडागत सिलिङबाट विनियोजन भएको विषयगत बजेटको हकमा सम्बन्धित वडाको समन्वयमा संघ र प्रदेश सरकारबाट हस्तान्तरण भएको सशर्त र विशेष अनुदान रकमको हकमा कानून बमोजिम सम्बन्धित विषयगत शाखाबाट कार्यक्रम तय गरी स्वीकृत गरेर मात्र कार्यान्वयन गरिनेछ ।

६. खर्च गर्नमा बाधा नपर्ने:- गाउँपालिकाभित्र संघीय सरकार र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान र गाउँपालिकाको स्रोतबाट साझेदारीमा सञ्चालन हुने योजनाका लागि कानूनको परिधिभित्र रहेर योजना कार्यान्वयन भई बाँकी हुन आउने रकम सो आर्थिक वर्षभरी आवश्यक प्रकृया अपनाई सोही योजनामा खर्च गर्न बाधा पर्ने छैन ।

साकेला गाउँपालिकाको पन्ध्रौँ गाउँ सभाबाट मिति २०८२।०३।१० मा पारित विनियोजन ऐन, २०८२ नियमानुसार प्रमाणीकरण गर्दछु ।

मिति: २०८२।०३।११




रवि प्रकाश राई
अध्यक्ष

अनुसूची -१
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
संचित कोषबाट विनियोजन हुने रकम

रकम (रु.) मा

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजित खर्च	वित्तीय व्यवस्था	जम्मा	कैफियत
१		गाउँ कार्यपालिका	६,३९,४५,५६९.००	१०,२३,३८,५९०.००	०.००	१६,६२,८८,१५९.००	
२		वडा समिति	३३,००,०००.००	६०,००,०००.००		९३,००,०००.००	
३		विषयत शाखा (संघ र प्रदेशबाट हस्तान्तरित)	२०,७४,५५,५००.००	१,००,००,०००.००	०.००	२१,७४,५५,५००.००	शसर्त, वित्तीय समानीकरण र साना सिंचाई साझेदारी समेत
		जम्मा	३९,३०,३९,६५९.००	११,८३,३७,५९०.००	०.००	२७,४७,०१,०६९.००	



[Signature]
रवि प्रकाश राई
अध्यक्ष